

B.R.S. Neupane & Co.
Chartered Accountants
Kumari Marg, House No. 43
P.O. Box 8137, Naxal,
Kathmandu, Nepal

Tel : 977-1- 4411314
Fax : 977-1- 4420572
E-mail : chartered@brs.com.np
Web : www.brs.com.np

**B.R.S. Neupane
& Co.**

वित्तीय विवरण उपर लेखापरीक्षकको राय :

हामीले ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको यसैसाथ संलग्न आषाढ २०७६ मसान्तको वासलात, सोही मितीमा समाप्त वर्षको नाफा नोक्सान हिसाब, इक्वीटीमा भएको परिवर्तनको विवरण र नगद प्रवाह विवरण एवं प्रमूख लेखा नीतिहरु तथा लेखासम्बन्धि टिप्पणीहरुको लेखा परीक्षण गरेका छौं।

हाम्रो रायमा संस्थाको आषाढ २०७६ मसान्तको वित्तीय विवरण रायको अधार अनूच्छेदमा उल्लेखित कारणहरु बाहेक आर्थिक अवस्था तथा उक्त अवधिको नाफा र नगद प्रवाहको नेपाल लेखामान तथा लेखाको सर्वमान्य सिद्धान्त अनूसार समूचित तथा यथार्थ चित्रण गर्दछु।

रायको आधार :

सहकारी ऐन, सहकारी नियमावली तथा सहकारी विभागबाट जारी मापदण्डहरुका पालाना सम्बन्धमा संस्थाले लगानी गरेको केही कर्जाहरुमा सहकारी विभागबाट जारी मापदण्डहरुले तोकेको एकल ग्रहाक कर्जा सीमा नाघेको, संस्थागत कर्जा प्रवाह, कार्यक्षेत्र भन्दा बाहीर भएका व्यक्तिलाई कर्जा प्रवाह र व्याजदर अन्तर तोकिएको सीमाभन्दा बढी रहेको छ।

हामीले लेखापरीक्षण नेपाल लेखापरीक्षणमान बमोजिम गरेका छौं। हाम्रो दायित्वको व्याख्या लेखापरीक्षकको उत्तरदायित्व शिर्षकमा थप वर्णन गरिएको छ। हाम्रो नैतिक आवश्यकता अनूसार यस संस्थामा स्वतन्त्र छौं। हामीले हाम्रो कर्तव्य नैतिक जिम्मेवारी अनूसार पालन गरेका छौं। हामी विश्वाश गद्धौं कि उपलब्ध लेखापरीक्षण प्रमाण हाम्रो रायको आधारको लागि प्रयाप्त र उपयूक्त छन्।

वित्तीय विवरणप्रति व्यवस्थापनको उत्तरदायित्व :

नेपाल लेखामान अनूरूप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणहरु तयार एवं प्रस्तूत गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ। यी जिम्मेवारी अन्तर्गत चाहे जालसाजी वा गल्तीबाट होस, सारभूत किसिमले त्रुटिरहित, वित्तीय विवरण तयार गर्ने, आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा, कार्यान्वयन र संचालन गर्ने कार्य, लेखा नीतिहरुको छनौट तथा लागू गर्ने एवं परिस्थिति अनूसार लेखासम्बन्धि महत्वपूर्ण अनूमान गर्ने पर्दछन्।

लेखापरीक्षकको उत्तरदायित्व :

लेखापरीक्षणको आधारमा यी वित्तीय विवरणहरु उपर राय व्यक्त गर्नु हाम्रो उत्तरदायित्व हो। हामीले नेपाल लेखापरीक्षण मान बमोजिम लेखापरीक्षण सम्पन्न गरेका छौं। उक्त लेखामानबाट तोकेको आचारसंहिता पालना गर्दै वित्तीय विवरणहरु सारभूत रूपमा त्रुटि रहित छ भन्ने कूरामा विश्वस्तहन लेखापरीक्षण मान अनूसार लेखापरीक्षण योजना तयार गरी सो अनूसार लेखापरीक्षण सम्पन्न गर्नु पर्दछ।



वित्तीय विवरणका आकाडा तथा खूलाइएका अन्य विवरणलाई पूष्ट्याई गर्ने प्रमाण प्राप्त गर्ने विधि लेखापरीक्षणमा अपनाइएको हुन्छ । लेखापरीक्षणमा अपनाउने विधि चूनाव हाम्रो फैसलाभा निर्भर गर्दछ र सोही विधिको आधारमा जालसाजी वा गल्तीको जोखिमबाट सारभुत रूपमा वित्तीय विवरणका आकाडाहरु गल्ती रहित छ भन्ने व्यहोरा निर्धारण गर्दछ । उल्लेखित जोखिम निर्धारण गर्दा संस्थाको वित्तीय विवरणको तयारी र खूलाइएका विवरण सम्बन्धमा अपनाएको आन्तरिक नियन्त्रणको प्रभावकारिताको विचार गरी मौजूदा परिस्थिति अनूसार लेखापरीक्षण विधि तयार गर्दछ तर यसले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली कति प्रभावकारी छ भन्ने धारणा प्रस्तूत गर्नको लागि हूने छैन । संस्थाले अबलम्बन गरेको लेखा सिद्धान्तको उपयूक्तता व्यवस्थापकले गरेको वित्तीय अनूमानको औचित्यताका साथै वित्तीय विवरण प्रस्तूतिको समग्र स्थितिको मूल्यांकन पनि लेखापरीक्षणमा समावेश हुन्छ । लेखापरीक्षणमा उपलब्ध गरेका जानकारीले हाम्रो मन्तव्यलाई पर्याप्त आधार प्रदान गर्ने कूरामा हामी विश्वस्त छौ ।

अन्य कानुनी तथा नियमकारीको आवश्यकता माथिका प्रतिवेदन :

माथि उल्लेखित व्यहोराको अतिरिक्त हामीले गरेका लेखापरीक्षण तथा हामीलाई प्राप्त सूचना एवम् उपलब्ध स्पष्टीकरणको आधारमा निम्नानुसार थप प्रतिवेदन पेश गर्दछौ :

- (क) हामीले लेखापरीक्षणका लागि आवश्यक ठानेको सूचना र स्पष्टीकरणहरु यथासीध पायौ ।
- (ख) यस प्रतिवेदनसँग सम्बन्धित संलग्न वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तत्सम्बन्धी अनुसूचिहरु नेपाल लेखामान तथा लेखाको सर्वमान्य सिद्धान्त अनुसार समुचित तथा यथार्थ चित्रण गर्दछ ।
- (ग) हाम्रो विचारमा संस्थाले आफ्नो हिसाब किताब प्रचलित कानुनभुसार ठीक सँग राखेको छ ।
- (घ) संस्थाले गरेको कारोबार त्यसको अखित्यारी भित्र रहेको र यी कारोबार सन्तोषजनक रूपमा भएको देखिन्छ ।
- (ङ) संस्थाका संचालक समिति वा कुनै संचालक वा कुनै कर्मचारीले लेखा सम्बन्धी कुनै ऐन कानुन विरुद्ध काम गरेको वा संस्थालाई कुनै हानी नोक्सानी वा बेहिसाब गरेको देखिदैन ।

श्री ज्ञानेन्द्र बहादुर भारी

साझेदार

स्थान काठमाण्डौ, नेपाल

मिति: २०७६/०९/१०

ऋद्धि सिद्धि बहुउद्देशीय सहकारी संस्था लिमिटेड

धैहिटी, काठमाण्डौ, नेपाल।

२०७६ आगाह मसान्तको वासलात

पूँजी तथा दायित्व	अनुसूची	यस वर्षको (रु)	गत वर्षको (रु)
शेयर पूँजी	१	२७,३६४,५००	२५,८०२,९००
जगोडा कोष	२	३१,६३६,७७७	२०,५०२,९४७
जोखिम व्यवस्था	३	१२,५४९,८०८	९,०९०,५७४
वचत दायित्व	४	६०५,५०८,५०९	४९७,६९२,६४७
चालु दायित्व	५	५,६१२,२६९	४,०२५,४७६
अन्य दायित्व	६	३,१५३,८२४	४,९६५,६२४
जम्मा		६८५,८१७,६८७	५६२,०००,९६८
<hr/>			
सम्पत्ति	अनुसूची	यस वर्षको (रु)	गत वर्षको (रु)
नगद मौज्दात	७	२,१५७,९५२	१,५९९,४३२
बैंक मौज्दात	८	१४८,५६२,६९७	६४,९७२,५९४
कर्जा तथा सापटी	९	४६६,२६६,४६०	३७३,२००,५२५
लगानी	१०	६१५,०००	६५,६१५,०००
स्थीर सम्पत्ति	११	२७,६५०,७००	२२,४९९,६६२
अन्य सम्पत्ति	१२	४०,५६४,८७९	३४,९९२,९५६
जम्मा		६८५,८१७,६८७	५६२,०००,९६८

प्रमुख लेखा नीतिहरु तथा लेखासंग सम्बन्धित टिप्पणीहरु
अनुसूची १ देखि १७ सम्म यस विवरणका अभिन्न अंग हुन्।

हास्ते सोही मितिको सलग्न
प्रतिवेदन अनुसार

शशीन्द्र बहादुर प्रधान
संचालक

सर्वज्ञ रत्न तुलाधर
कोषाध्यक्ष

विजय कुमार जोशी
संयोजक, लेखा समिति

सुनिल चन्द्र पोखरेल
सचिव

प्रमोद जोशी
अध्यक्ष

मिति: २०७६-०९-८



ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
थहिटी, काठमाण्डौ, नेपाल।
आ.व. २०७५/०७६ को नाफा नोक्सान हिसाब किताब

आमदानी	अनुसूची	यस वर्षको (रु)	गत वर्षको (रु)
व्याज आमदानी	१३	८९,५१७,४६७	७०,२७३,०४६
व्याज खर्च	१५	६५,५५२,७३१	५१,७५२,६१४
खुद व्याज आमदानी		२३,९६४,७३६	१८,५२०,४३१
अन्य आमदानी	१४	४,२८४,४६०	२,४४७,९८१
सिमेन्टी विकिवाट आमदानी		-	२,१३०,६५५
कुल संचालन आमदानी		२८,२४९,९९६	२३,०९९,०६८
प्रशासकिय खर्च	१६	५,४८७,३८७	४,४५६,३९२
संचालन खर्च	१७	२,८४३,३२२	१,७९३,९३५
सिमेन्टी खरिद		-	२,१०८,१२६
हासकटी		१,३७०,३२१	५५८,१२६
सम्भावित नोक्सानी व्यवस्था अधिको संचालन मुनाफा		१८,५४८,९६६	१४,१८२,४८८
कर्जा जोखिम व्यवस्था		३,५३१,२३४	६४९,८२९
संचालन मुनाफा		१५,०९६,९३२	१३,५३२,६५९
सम्भावित नोक्सानी व्यवस्था बाट फिर्ता		-	-
सम्पूर्ण कारोबार पछिको नाफा (नोक्सान)।		१५,०९६,९३२	१३,५३२,६५९
कमचारी बोनस कोष		१,५०९,६९३	१,२३०,२४२
आयकर अधिको नाफा (नोक्सान)		१३,५१५,२३८	१२,३०२,४१७
आयकर व्यवस्था		१,३५१,५२४	२,४६०,४८३
स्थगन कर (आमदानी)/खर्च		(४३,२६४)	(३६,२६५)
खुद नाफा (नोक्सान)		१२,२०६,९७८	९,८७८,१९९
जम्मा		१२,२०६,९७८	९,८७८,१९९
विवरण	प्रतिशत	यस वर्षको (रु)	गत वर्षको (रु)
बिनियोजन बमोजिम खुद नाफाको वितरण			
कर पछाडिको नाफा		१२,२०६,९७८	९,८७८,१९९
साधारण जगेडा कोष	२५%	३,०५१,७४५	२,४६९,५५०
बांकी नाफा		९,१५५,८३४	७,४०८,६४९
सरक्षित पुँजी फिर्ता कोष	२५%	२,२८८,८०८	१,८५२,९६२
सहकारी प्रबढ्न कोष	०.५%	४५,७७६	३७,०४३
बांकी नाफा		६,८२०,६४९	५,५१९,४४४
अन्य कोषहरू			
शेयर लाभांश कोष	७०%	४,७७४,४५४	३,८६३,६११
सहकारी शिक्षा तथा तालिम कोष	५%	३४१,०३२	२७५,९७२
घाटा पूर्ती कोष	५%	३४१,०३२	२७५,९७२
संस्था विकास कोष	५%	३४१,०३२	२७५,९७२
झूबन्त ऋण कोष	५%	३४१,०३२	२७५,९७२
सामुदायिक विकास कोष	५%	३४१,०३२	२७५,९७२
सहकारी संस्था स्थिरकरण कोष	५%	३४१,०३२	२७५,९७२
जम्मा	१००%	६,८२०,६४९	५,५१९,४४४

प्रमुख लेखा नीतिहरू तथा लेखासंग सम्बन्धित टिप्पणीहरू
अनुसूची १ देखि १७ सम्म यस विवरणका अभिन्न अंग हैन्।

शशीन्द्र बहादुर प्रधान
संचालक

सवज रत्न तुलाधर
कोषाध्यक्ष

विजय कुमार जोशी
संयोजक, लेखा समिति

गुप्त चन्द्र पोखरेल
सचिव

हाम्रो सोही मितिको सलरन
प्रतिवेदन अनुसार

ज्ञानेन्द्र बहादुर भारी
चार्टर्ड एकाउण्टेन्ट

प्रमाद जाशी
अध्यक्ष



ब्रह्मि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

थैहिटी, काठमाण्डौ, नेपाल ।

२०७६ आषाढ मसान्त सम्मको नगद प्रवाह विवरण

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
कार्यशील पुँजी परिवर्तन अधिको संचालन नगद प्रवाह	१५,०९६,९३२	१३,५३२,६५९
आयकर तथा असाधारण आम्दानी खर्च	(१,३५१,५२४)	(२,४६०,४८३)
अगाडीको खुद नाफा (नोक्सान)	१३,६६५,४०८	११,०७२,१७६
समायोजन		
१) घास कट्टी	१,३७०,३२१	५५८,१२६
२) कर्जा जोखिम व्यवस्था	३,५३१,२३४	६४९,८२९
३) स्थिर सम्पत्ति विक्रिमा नाफा	-	-
कार्यशील पुँजी परिवर्तन अधिको संचालन नगद प्रवाह	१८,५६६,९६३	१२,२८०,१३१
१) चालु सम्पत्तीमा भएको कमी/वृद्धि	(६,३७१,९२३)	(८,३३४,५८४)
२) चालु दायित्वमा भएको वृद्धि/कमी	(२२५,००७)	९८४,४४९
३) निक्षेप दायित्वमा भएको वृद्धि/कमी	१०७,८१५,८६२	१०६,७३२,७०१
४) कर्जा धरौटीमा भएको वृद्धि/कमी	-	-
५) कर्जा तथा सापटीमा भएको कमी/वृद्धि	(९३,०६५,९३४)	(७३,७५९,४२८)
६) लगानीमा भएको कमी/वृद्धि	६५,०००,०००	(६५,०००,०००)
संचालन गतिविधिवाट खुद नगद प्रवाह (क)	९१,७९९,९६०	(२७,०९६,७३१)
लगानी गतिविधिको नगद प्रवाह		
१) स्थीर सम्पत्तीमा थप	(२०,०९५,०९५)	(५,६२९,७२४)
२) स्थीर सम्पत्ती विक्रीवाट प्राप्त	१३,४९३,६५६	-
३) लगानीमा कमी/वृद्धि	-	-
४) स्थगन खर्चमा थप/कमी	४३,२६४	३६,२६५
लगानी गतिविधिवाट खुद नगद प्रवाह (ख)	(६,५५८,०९६)	(५,५९३,४५९)
वित्तीय गतिविधिको नगद प्रवाह		
१) शेयर पूँजी वृद्धि	१,५६१,६००	१,११९,३००
२) जगेडा कमी/वृद्धि	(२,५७४,८४२)	(२,७८१,६०१)
वित्तीय गतिविधिवाट खुद नगद प्रवाह (ग)	(१,०९३,२४२)	(१,६६२,३०१)
नगदमा भएको कूल वृद्धि/कमी (कंखंग)	८४,१४८,६२३	(३४,३५२,४९१)
बर्षारम्भमा नगद तथा बैंक मौज्दात	६६,५७२,०२६	१००,९२४,५१६
बर्षान्तमा नगद तथा बैंक मौज्दात	१५०,७२०,६४८	६६,५७२,०२६

शशीन्द्र बहादुर प्रधान
संचालक

सदूच रत्न तुलाधर
कोषाध्यक्ष

विजय कुमार जोशी
संयोजक, लेखा समिति

गुप्त चन्द्र पोखरेल
सचिव

जननन्द्र बहादुर भारी
चार्टड एकाउण्टेण्ट

प्रमोद जोशी
अध्यक्ष



न्युट्रिडि सिद्धि बहुउद्यायी सहकारी संस्था लिमिटेड
थाईली, काठमाण्डौ, नेपाल ।

इक्युटीमा भएको परिवर्तन सम्बन्धित विवरण आ.व. २०७५ / ०७६

विवरण	गतबर्षको बाप्ति	यसबर्षको थप	अन्य कोषमा रकमान्तर	यसबर्षको खर्च	कुल रकम
शेयर पूँजी	२५,८०२,९००	१,५६९,६००	-	-	२७,३६४,५००
जगेडा कोष					
साधारण जगेडा कोष	१०,१५६,२३८	६,०६५,०९६	-	-	१६,२२९,२५४
सरक्षित पूँजी फिर्ता कोष	१,८५२,१६२	२,२८८,८०८	-	-	२,१८८,८०८
सहकारी प्रबद्धत कोष	३७,०४३	४५,७७६	-	-	८२,८१९
अन्य कोषहरू					
शेयर लाभांश कोष	३,८६३,६११	४,७७४,४५४	३,८६३,६११	-	४,७७४,४५४
सहकारी शिक्षा तथा तालिम कोष	५५१,९४४	३४९,०३२	५५१,९४४	-	३४९,०३२
धाटा पर्ती कोष	२७५,९७२	३४९,०३२	२७५,९७२	-	३४९,०३२
संस्था विकास कोष	२७५,९७२	३४९,०३२	२७५,९७२	-	३४९,०३२
डबुन्ट वृण कोष	२७५,९७२	३४९,०३२	२७५,९७२	-	३४९,०३२
सहकारी संस्था स्थिरकरण कोष	२७५,९७२	३४९,०३२	२७५,९७२	-	३४९,०३२
सामुदायिक विकास कोष	-	३४९,०३२	-	-	३४९,०३२
संस्थागत कोष	१,७०७,८१८	३,०९३,७३५	-	-	४,७२९,५५३
कर्मचारी बोनस कोष	१,२३०,८४२	१,५०९,६९३	७६९,५७६	१,२३०,८४२	१,५०९,६९३
जम्मा	४६,३०५,८४७	२१,२९७,२७८	८,१३३,१८२	१,२३०,८४२	५९,००९,२७९



ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
थाहिटी, काठमाण्डौ, नेपाल ।
२०७६ आषाढ मसान्तसम्मको लेखासंग सम्बन्धित अनुसूचीहरु

शेयर पूँजी

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
शेयर पूँजी	२७,३६४,५००	२५,८०२,९००
जम्मा	२७,३६४,५००	२५,८०२,९००

जगेडा तथा अन्य कोष

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
जगेडा कोष		
साधारण जगेडा कोष	१६,२२१,२५४	१०,१५६,२३८
सरक्षित पूँजी फिर्ता कोष	२,२८८,८०८	१,८५२,१६२
सहकारी प्रबढ्दन कोष	८२,८१९	३७,०४३
अन्य कोषहरु		
शेयर लाभांश कोष	४,७७४,४५४	३,८६३,६११
सहकारी शिक्षा तथा तालिम कोष	३४१,०३२	५५१,९४४
धाटा पूर्ती कोष	३४१,०३२	२७५,९७२
संस्था विकास कोष	३४१,०३२	२७५,९७२
सामुदायिक विकास कोष	३४१,०३२	-
झूबन्त ऋण कोष	३४१,०३२	२७५,९७२
सहकारी संस्था स्थिरकरण कोष	३४१,०३२	२७५,९७२
संस्थागत कोष	४,७२१,५५३	१,७०७,८१८
कर्मचारी बोनस कोष	१,५०१,६९३	१,२३०,२४२
जम्मा	३१,६३६,७७७	२०,५०२,९४७

जोखिम व्यवस्था

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
कर्जा जोखिम व्यवस्था	१२,५४१,८०८	९,०९०,५७४
जम्मा	१२,५४१,८०८	९,०९०,५७४

वचत दायित्व

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
आवधिक वचत	२७०,४०९,९३८	२२२,४०५,८९९
आवधिक जेष्ठ नागरीक वचत	२१४,२३३,५००	१७९,६०४,५००
बाल वचत	-	२९८,६२०
व्यक्तिगत वचत	५३,०३९,३८७	४६,७०८,३६७
ऋद्धि सिद्धि विशेष वचत	१४,६४९,४०८	२,७१०,९७३
क्रमिक वचत	३,४७७,०२३	२,३०२,३८०
नारी वचत	४४,२२७,०८४	३४,२६७,२०४
ऋद्धि सिद्धि सुपर वचत	४,४७७,३६५	६,४२०,०४३
खूबूके वचत	१,०६२,८०४	१,१५८,३४४
संचय कोष वचत	-	१,८९६,३९८
जम्मा	६०५,५०८,५०९	४९७,६९२,६४७

शशीन्द्र वहादुर प्रधान

संचालक

संकलन रत्न तलाधर
कोषाध्यक्ष

विजय कुमार जोशी

संयोजक, लेखा समिति

गृष्ठ चन्द्र पाखरल
सांचव

जाकेन्द्र बहादुर भारी

चार्टड एकाउटेण्ट

प्रमोद जाशा
अध्यक्ष



ऋद्धि सिद्धि बहूउद्देश्यीय सहकारी संस्था लिमिटेड
थेहिटी, काठमाण्डौ, नेपाल।
२०७६ आषाढ मसान्तसम्मको लेखासंग सम्बन्धित अनुसूचीहरु

चालू दायित्व

अनुसूची ५		
विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
आवधिक बचत व्याज	५,६९२,२६९	४,०९८,३९८
बाल बचत व्याज	-	७,०७८
जम्मा	५,६९२,२६९	४,०२५,४७६

अन्य दायित्व


अनुसूची ६		
विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
व्याजकर	४५७,२६७	४८१,५५०
साहुहरु	२,६५८,४९३	३,९७६,६६१
स्थगन कर दायित्व	-	३,६६०
परामर्श कर	१,६९३	२६,४७
लेखापरीक्षण कर	४५०	४५०
लेखापरीक्षण शूलक	३६,०००	३६,०००
आयकर व्यवस्था	-	४४०,८३२
जम्मा	३,१५३,८२४	४,९६५,६२४

नगद मौज्दात


अनुसूची ७		
विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
नगद मौज्दात	२,१५७,९५२	१,५९९,४३२
जम्मा	२,१५७,९५२	१,५९९,४३२


बैंक मौज्दात


अनुसूची ८		
विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
नेपाल क्रेडिट एण्ड कमर्स, वागबंजार	-	३०४,९७३
नेपाल क्रेडिट एण्ड कमर्स, कलकी	१,४०९,३५५	६५९,५३१
प्राइम बैंक लि.	७,४७०,८६८	९,३६८,४०३
राट्रिय सहकारी बैंक	२३,७८१	२१,१२८
महालक्ष्मी विकास बैंक	९,४८,६७०	३,०२८,५३३
बैंक अफ काठमाण्डौ	१२,८८८	१२,७२५
सानिमा बैंक	२,४३०,३६१	४,४३०,०९१
मेगा बैंक	१०,१४६,३४९	५,१२२,४१३
एन.एम.बि. बैंक (ओम डेम्भलपमेण्ट बैंक)	२,५६६,७९८	३,९१४,६५४
गरीमा विकास बैंक	१५,७६७,१०२	१९,१२१,६२४
ज्योति विकास बैंक	१,६८४,०६८	१८,९८८,५१८
कुमारी बैंक	७६,७२३,७५२	-
मत्किनाथ विकास बैंक	२०,१९७,२८०	-
कैलाश विकास बैंक	९,१८१,४२५	-
जम्मा	१४८,५६२,६९७	६४,९७२,५९४


शेशनन्द बहादुर प्रधान
सचालक


सबेश रतन तुलाधर
कोषाध्यक्ष


विजय कुमार जोशी
संयोजक, लेखा समिति


गुरुप्रतप चन्द्र पोखरेल
सचिव


जयादेव बहादुर भारी
चार्टर्ड एकाउण्टेण्ट


प्रमोद जोशी
अध्यक्ष



नेहडि सिंदि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
धृहिटी, काठमाण्डौ, नेपाल।
२०७६ आषाढ मलान्तसम्मको लेखासंग सम्बन्धित अनुसूचीहरु

कर्जा तथा सापटी

अनुसूची ९

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
आवधिक वचत कर्जा	२५,९७२,८४२	२६,८५४,६५६
व्यक्तिगत कर्जा	४९३,९०३,६२१	३१७,२३७,४००
व्यक्तिगत जमानी कर्जा	२२,७७०,७५४	२८,३०१,५२३
कर्मचारी कर्जा	६१९,२४२	८०६,९४६
जम्मा	४६६,२६६,४६०	३७३,२००,५२५

लगानी

अनुसूची १०

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
राष्ट्रिय सहकारी बैंक	१०,०००	१०,०००
जिल्ला सहकारी संघ	५,०००	५,०००
साहस उर्जा लि.	६००,०००	६००,०००
गरीमा विकास बैंक	-	६५,०००,०००
जम्मा	६१५,०००	६५,६१५,०००

अन्य सम्पत्ति

अनुसूची १२

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
टेलिफोन संचार	९,०००	९,०००
उदयपुर सिमेन्ट	१२५,०००	१२५,०००
हेटोंडा सिमेन्ट	५००,०००	५००,०००
घर बहाल पेशकी	-	३०,०००
भ्याट	१९६,५७५	१९६,५७५
अग्रिम विमा तथा मर्मत	२४८,५५६	२९९,४३८
सन्डी डेविट्स	४५९,२०७	५६५,७३१
कर्जामा पाउन् पर्ने बाकी व्याज	६७,७९५,२११	३५,४७८,४७९
न्युन: व्याज मूलतारी	(३७,२१३,३३५)	(११,१६९,०३३)
शंकम्पद कर्जाको लागी व्यवस्था	-	१३४,००४
गैह संस्था सम्पत्ति	७,८७४,९६८	७,८७४,९६८
अग्रिम भूक्तानी	१८,७४३	१४८,७९३
स्थगन कर सम्पत्ति	३९,६०४	-
अग्रिम आयकर	५११,३५२	-
जम्मा	४०,५६४,८७९	३४,१९२,९५६

व्याज आमदानी

अनुसूची १३

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
व्यक्तिगत व्याज	७७,०९८,८०५	६४,२९८,५६८
बैंक व्याज	१२,८१८,६६१	५,९७४,४७८
जम्मा	८९,५१७,४६७	७०,२७३,०४६

अन्य आमदानी

अनुसूची १४

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
सेवा शुल्क	३,००६,०८५	१,८९४,४९६
भांडा आमदानी	६८०,०००	-
अन्य आमदानी	५९६,८४७	५५२,००१
लाभांश आमदानी	१,५२८	१,५६५
जम्मा	४,२८४,४६०	३,४४७,९८१

शशीनेन्द्र बहादुर प्रधान

सचालक

संभु लाल तुलाधर

कोषाध्यक्ष

विजय कुमार जोशी

संयोजक, लेखा समिति

गुर्जत चन्द्र पोखरेल

सचिव

जायप्रकाश बहादुर भारी

चाठड एकाउण्टेन्ट

प्रमोद जोशी

अध्यक्ष



ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
थहिटी, काठमाण्डौ, नेपाल।
२०७६ आषाढ मसान्तसम्मको लेखासंग सम्बन्धित अनुसूचीहरू

व्याज खर्च

अनुसूची १५		
विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
आवधिक बचत व्याज खर्च	३०,७१७,३६१	२५,३९०,२६७
जेठ नागरिक व्याज खर्च	२५,३९५,९२९	१८,४१९,३३७
बाल बचत व्याज खर्च	७,०२५	१७,०११
अन्य बचतमा व्याज खर्च	९,४३२,४१७	७,९२५,९६४
जम्मा	६५,५५२,७३१	५१,७५२,६१४

प्रशासकिय खर्च

अनुसूची १६		
विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
तलब तथा भत्ता खर्च	२,५९०,५८३	१,९९८,७९४
संचय कोष	२५६,६८०	१९०,६०३
लुगा खर्च	-	४७,२७०
दशै खर्च	२१३,९००	१५३,५२४
विदा खर्च	९९,९५१	५७,४४२
अतिथि सत्कार खर्च	१२१,८५२	९४,३८१
यातायात खर्च	७९,५९५	४८,०४५
टेलिफोन र फ्याक्स	७८,२२४	८६,५३३
घर भांडा	५३,९००	६५४,८००
विमा खर्च	२६९,४६०	२४५,९१०
दर्ता तथा नविकरण	३२,६१५	२८,६६०
बैंक कमिशन र व्याज	५४,९६८	६,९३०
छापाई तथा मसलन्द	३०९,७२१	१३४,०४९
विज्ञापन खर्च	१०,०७५	-
पत्रपत्रिका खर्च	१,५४८	१७,१००
कानूनी खर्च	६,०००	-
ममत तथा सभार खर्च	१७६,५०२	१४०,१९९
विजूली खर्च	१०३,५६७	९७,४११
इन्धन खर्च	७३,०२१	७२,५५५
अन्य खर्च	०२४१,८४०	२१,०३२
सफ्टवेयर मेन्टेनेन्स	४८,८१६	४८,८१६
पानी खर्च	१०,०००	८,९००
सामाजिक कार्य खर्च	२८,८००	५,०००
संचालक समिति तथा अन्य समिति खाजा खर्च	-	४०,२७५
क्यालेण्डर खर्च	८८,१४०	९८,१६०
पृजा खर्च	१५३,१४५	४८,३८०
लेखापरीक्षण शूलक	३३,१००	३३,१००
लेखापरीक्षण खाजा खर्च	१०,९५०	१,९५०
सर सफाई खर्च	८६,२६७	१३,७७७
नोटिस खर्च	३,२५४	८,०००
सम्पत्ति कर	१३४,९०९	-
खराब कर्जा	१३४,००४	१३४,००४
जम्मा	५,४८७,३८७	४,४५६,३९२

शशीन्द्र बहादुर प्रधान
संचालक

संबु रत्न तुलाधर
कोषाध्यक्ष

विजय कुमार जोशी
संयोजक, लेखा समिति

गणेश चन्द्र पोखरेल
सचिव

जितेन्द्र खातिवादा
चार्टर्ड एकाउण्टेन्ट

प्रेमदेव जोशी
अध्यक्ष



ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
धैहीटी, काठमाण्डौ, नेपाल।
२०७६ आषाढ मसान्तसम्मको लेखासंग सम्बन्धित अनुसूचीहर

संचालन खर्च

अनुसूची १७

विवरण	यस वर्षको (रु)	गत वर्षको (रु)
साधारण सभा खर्च	१,६४८,३२२	८९०,९८५
संचालक समिति भत्ता खर्च	४००,५००	२७०,०००
संचालन खर्च (सदस्य प्रवद्धन खर्च)	७९,४,५००	६३३,७५०
जम्मा	२,८४३,३२२	१,७९३,९३५

शशीन्द्र बहादुर प्रधान
संचालक

सवित्री रत्न तुलाधर
कोपाध्यक्ष

बिर्जय कुमार जोशी
संयोजक, लेखा समिति

गुरपुत्र चन्द्र पोखरेल
सचिव

प्रमोद जोशी
अध्यक्ष



न्युदि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
विहीरी, काठमाण्डौ, नेपाल

स्वीर सम्पत्ति

सि.न.	समुह	विवरण	परल मूल्य	यस आ.ब.मा थप	यस आ.ब.मा थप	यस आ.ब.को अन्तर्मा जन्मा समयोजन	यस आ.ब.मा प्रतिशत	गत आ.ब.सम्मको इस आ.ब.को अन्तर्मा जन्मा हस्त कर्ती इस कर्ती रकम	यस आ.ब.को गत आ.ब.सम्मको इस आ.ब.को अन्तर्मा जन्मा हस्त कर्ती इस कर्ती रकम	यस आ.ब.को गत आ.ब.सम्मको इस आ.ब.को अन्तर्मा जन्मा हस्त कर्ती इस कर्ती रकम
१	जन्मा		१५,६९९,८४३	०४८,०५७	१५,६९९,८४३	१५,६९९,८४३	५%	१५,६९९,८४३	१५,६९९,८४३	१५,६९९,८४३
२	क	भवन	-	१५,६४५,२५६	१५,६४५,२५६	१५,६४५,२५६	५%	१५,६४५,२५६	१५,६४५,२५६	१५,६४५,२५६
३	ख	फर्मिचर तथा पार्टिशन	१,१०८,०५४	३,५५,४२४	१,१०८,०५४	१,१०८,०५४	२५%	१,१०८,०५४	१,१०८,०५४	१,१०८,०५४
४	ख	सचारी सधन (मोटरसाइकल)	१,३५५,१९३	१,३५५,१९३	१,३५५,१९३	१,३५५,१९३	२०%	१,३५५,१९३	१,३५५,१९३	१,३५५,१९३
५	ख	सचारी सधन (कार)	१,६२५,८७०	१,६२५,८७०	१,६२५,८७०	१,६२५,८७०	२०%	१,६२५,८७०	१,६२५,८७०	१,६२५,८७०
६	ख	कम्प्युटर तथा प्रिन्टर	१९७,४५७	२६,५५५	१९७,४५७	१९७,४५७	२५%	१९७,४५७	१९७,४५७	१९७,४५७
७	ख	कार्यालय सामान	८,४५९	५,३१,६४६	८,४५९	८,४५९	५%	८,४५९	८,४५९	८,४५९
८	सफाईयर		६५,०००	१६,०५०	६५,०००	६५,०००	२५%	६५,०००	६५,०००	६५,०००
९	वक्त	ईन प्रोप्रेश घर	८,७८०,०९७	१३,३७४,८५६	८,७८०,०९७	८,७८०,०९७	-			-
		जन्मा	२६,३९६,६५९	२०,०५५,०९५	२६,३९६,६५९	२६,३९६,६५९	३५%	२६,३९६,६५९	२६,३९६,६५९	२६,३९६,६५९

अनुसूची ११

शाखान्तर वहादुर प्रधान
संचालक
विजय कुमार जोशी

संचालक
संयोजक
लेखा समिति

शाखान्तर वहादुर प्रधान
संचालक
विजय कुमार जोशी

गुरु चन्द्र पोखरेल
सचिव
संचालक
विजय कुमार जोशी

प्रमाद जोशी
अध्यक्ष
प्रमाद जोशी
चार्टर्ड एकाउण्टेट



गुरु चन्द्र पोखरेल
सचिव
संचालक
विजय कुमार जोशी

गुरु चन्द्र पोखरेल
सचिव
संचालक
विजय कुमार जोशी

ऋद्धि सिद्धि बहूउद्देश्यीय सहकारी संस्था लिमिटेड

थिहिटी, काठमाण्डौ, नेपाल ।

PEARLS वर्गीकरण पद्धतीका प्रमुख अनुपातहरू (आ.व. २०७५/२०७६)

क्षेत्र	फर्मुला		Standard	यस वर्षको तथ्याङ्क	यस वर्षको अनुपात	गत वर्षको अनुपात
Protection	P1	ऋणहानीका लागि छुट्याइएको रकम प्रतिशत	100%	७९,५८,७३१	१००%	१४,८५,४२३
		१२ महिना भन्दा बढि भाखा नाथेको ऋण		७९,५८,७३१		१४,८५,४२३
	P2	ऋणहानीका लागि छुट्याइएको रकम प्रतिशत	35%	-	०%	३९,२०,०००
		१२ महिना भन्दा कम भाखा नाथेको ऋण		-		१,१२,००,०००
Effective structure	P3	ऋणहानीका लागि छुट्याइएको रकम प्रतिशत	1%	४५,८३,०७७	१%	३६,०५,१५१
		भाखा नाथेको ऋण		४५,८३,०७,७२९		३६,०५,१५१
	E1	उद्धनबाकी ऋण लगानी/कुल सम्पति	70-80%		६६%	६५%
	E2	तरल सम्पति/कुल सम्पति	Max 20%		२२%	१२%
	E5	सदस्यहरूबाट संकलित निधेप/कुल सम्पति	70-80%		८८%	८९%
	E6	बाह्य ऋण/कुल सम्पति	Max 5%		०.०४%	N/A
Assets Quality	E7	शेयर पूँजी/कुल सम्पति	Max 20%		४%	५%
	E8	संस्थागत पूँजी/कुल सम्पति	>=10%		९%	८%
Rate of Return	A1	कुल भाका नाथेको ऋण/कुल उद्धन बाकि ऋण	≤5%		२%	३%
	A2	प्रतिफल आर्जन नगर्ने सम्पति/कुल सम्पति	≤5%		१०%	१०%
Liquidity	R9	संचालन लागत/औसत सम्पति	<=5%		१%	१%
	R12	खुद मुनाफा/औसत सम्पति	10% or greater than inflation		२%	३%
Sign of Growth	L1	(कुल तरल सम्पति - अल्पकालिन दायित्व)/कुल निधेप	>=15%		२२%	१३%
	L3	(नगद र तरल खाता)/कुल सम्पति	Less than 1%		०.३१%	०%
	S10	(यसवर्षको कुल सदस्य-गतवर्षको कुल सदस्य)/गतवर्षको कुल सदस्य	>=15%		९%	६%
	S11	(यसवर्षको कुल सम्पति-गतवर्षको कुल सम्पति)/गतवर्षको कुल सम्पति	Atleast inflation+ 10%		२२%	२७%

आ.व. २०७५/७६ का लागि लेखा नीतिहरु तथा लेखा टिप्पणीहरु

१. सामान्य जानकारी :

ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालमा स्थापित सीमित दायित्व भएको सहकारी संस्था हो । यो सहकारी संस्था सहकारी ऐन २०४८, दफा ५ बमोजिम भेडासिङ्ग, काठमाण्डौमा दर्ता भएको हो । डिभिजन सहकारी कार्यालय काठमाण्डौमा २०६३ मा दर्ता भए पनि, कम्पनीको कारोबार बैशाख, २०६६ मा सचारु भएको थियो । संस्थाले गोंगबु, काठमाण्डौमा वडा नं. १५, १७, १८, २२ र २४ को अधिकार क्षेत्र समावेश गरे पनि पछि काठमाण्डौ महानगरपालिका भित्र पर्ने सबै वडा लाई अधिकार क्षेत्र बनाउने स्वीकृति डिभिजन सहकारी कार्यालयबाट लिएको छ ।

२. लेखाका आधारहरु

- क) प्रस्तूत आर्थिक विवरणहरु सर्वमान्य लेखाका सिद्धान्त, नेपाल लेखामान, सहकारी ऐन २०७४, एवं सहकारी निर्देशिका अनुसार तयार गरिएका छन् ।
- ख) आर्थिक विवरणहरु ऐतिहासिक लागत अवधारणा अनुसार तयार गरिएका छन् ।

३. व्याज हिसाब

- अधिक वर्ष बाहेकका कर्जा तथा सापटी र धरौटीमा व्याज हिसाब ३६५ दिनलाई मानि गणना गरिएको छ ।
- धरौटीमा व्याज प्रोदभावी (Accrual) आधारमा तयार पारिएको छ ।
- कर्जा तथा सापटी प्राप्तीको आधारमा (Cash Basis) आम्दानी जनाइएको छ । जुन नेपाल लेखामान १७ आय लेखांकन (NAS 17 Revenue) संग सामज्जस्य छैन ।

४. खरिद र बिक्रि आम्दानी

खरिद र बिक्रि आयलाई प्रोदभावी (Accrual) आधारमा तयार पारिएको छ ।

५. लाभांश आय

लाभांश आयलाई प्रोदभावी (Accrual) आधारमा तयार पारिएको छ । राष्ट्रिय सहकारी बैंक तथा जिल्ला सहकारी संघका शेयरमा गरिएको लगानीबाट भएको लाभांश आय रु.१५२८१०५ भएको छ ।

६. अन्य आमदानी

अरु आमदानी तथा खर्चलाई प्रोद्धभावी (Accrual) आधारमा तयार गरिएको छ।

७. आयकर व्यवस्था

आयकर ऐन २०५८ र नियमावली अनुसार नाफा नोक्सान हिसाब व्यवस्था गरिएको छ। आ. व. २०७५/७६ का लागि आयकर व्यवस्था रु. १,५२६,४४६.०२ निर्धारण गरिएको छ। निकायका लागि आ. व. २०७५/७६ मा १० प्रतिशतका दरले आयकर लागू गरिएको छ।

८. स्थिर सम्पत्ति तथा हास कट्टी

- संस्थाले स्थिर सम्पत्तिहरुको हास कट्टी आयकर ऐन, २०५८ को अनुसुचि २ मा तोकिएको नियम अनुसार घट्दो हास कट्टी प्रणालीमा सोही ऐनले तोकेको दरमा हास कट्टी गर्ने नीति अपनाएको छ।
- स्थिर सम्पत्तिहरु ऐतिहासिक लागत अवधारणा (Historical Cost Concept) को आधारमा गरिएको छ।
- संस्थाले रु १०००.०० वा सो भन्दा कमको सम्पत्ति अपलेखन गर्ने नीति लिएको छ।

९. लगानी

सहकारी निर्देशिका अन्तर्गत लगानी गरिएको छ। राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघ तथा साहस उर्जा लि. का शेयरमा बाहेक अन्यमा लगानी गरिएको पाइएन।

१०. कर्जा नोक्सानी व्यवस्था र नीति

कर्जालाई डिभिजन सहकारी कार्यालय बमोजिमको निर्देशिका अनुसार विभाजन गरिएको छ र कर्जा नोक्सानी व्यवस्था सो निर्देशिकामा तोकिए बमोजिमका दरले खडा गरिएको छ। कर्जा नोक्सानी व्यवस्था निम्न अनुसार रहेका छन्।

कर्जा रकम (रु.)	व्यवस्था प्रतिशत	व्यवस्थित रकम (रु.)
४५८,३०७,७२९	१%	४,५८३,०७७
-	३५%	-
७,९५८,७३१	१००%	७,९५८,७३१
४६६,२६६,४६०	जम्मा	१२,५४९,८०८
गत वर्ष सम्मको नोक्सानी व्यवस्था		९,०९०,५७४
यस वर्षको नोक्सानी व्यवस्था बाट फिर्ता		३,५३१,२३४

११. लाभांश र यसको नीति

लाभांश बढीमा चुक्ता पूँजीको १८% सम्म लाभांश कोषबाट वितरण गर्न सकिने छ । आ.व. २०७५/७६ मा लाभांश कोषको व्यवस्था गरिएको छ र यस कोषमा यस वर्ष रु. ४,७७४,४५४ सारिएको छ ।

१२. कर्मचारी बोनस

कम्पनीको आयकर निर्धारण गर्दा कर्मचारी बोनस व्यवस्था अन्तर्गत नाफा अगाडिको रकममा १० प्रतिशत का दरले रु. १,५०९,६९३ बोनस हिसाब गरी लेखांकन गरिएको छ ।

१३. स्थगन कर:

नेपाल लेखा मापदण्ड NAS (12) अनुसार यस वर्षको स्थगन कर सम्पत्ति (Deferred Tax Asset) जम्मा रु. ३९,६०३९९ देखाईएको छ ।

विवरण	आय विवरणको अनुसार	आयकर विवरणको अनुसार	खुद अस्थायी अन्तर
स्थिर सम्पत्ति	१५,९५३,२६०१०८	१६,३९१,३५२०८३	४३८,०९२०७५
खराब आसामी	१३४,००३८८७	-	(१३४,००३.८७)
विदा खर्च	९९,९५१००	-	९९,९५१००
जम्मा	१६,१७९,२१४१९५	१६,३९१,३५२०८३	३९६,०३९१८८
आयकर को दर (प्रतिशतमा)			१० %
स्थगन कर सम्पत्ति / (दायित्व) यस वर्ष			३९,६०३९९
स्थगन कर सम्पत्ति / (दायित्व) गत वर्ष			(३,६५१६५)
स्थगन कर आमदानी / (खर्च) यस वर्ष			४३,२६३६४

१४. गैर संस्था सम्पत्ति

कर्जा असुल उपर गर्ने क्रममा लिलाम विक्री नभएका धितोहरु सहकारीले कायम गरेको बजार मूल्य वा सो भन्दा अधिल्लो दिन सम्मको सावाँ तथा व्याज जुन घटी हुन्छ सोमा सकार्ने निर्देशन अनुरूप हुने नीति रहेको छ । यस वर्ष सहकारीले गैर बैंकिङ सम्पत्तिमा कुनै थप घट नभएको कारण यस वर्ष पनि गत वर्षको भै गैर बैंकिङ सम्पत्ति रु. ७,८७४,९६७६७ भएको पाइयो ।

१५. नाफा बाँडफाँड

कर पछिको खुद नाफाको २५% साधारण जगेडा कोषमा छुट्टाएपछि बाकी रहेको रकम मा २७% संरक्षित पुंजी फिर्ता कोष र ०.७% सहकारी प्रबद्धन कोषमा छुट्टाइएको छ। त्यसपछी बाकी रहेको रकममा, ७०%, ५%, ५%, ५%, ५%, ५% र ५% शेयर लाभांश कोष, सहकारी शिक्षा तथा तालिम कोष, घाटा पूर्ती कोष, संस्था विकास कोष, डुवन्त ऋण कोष, सामुदायिक विकास कोष र सहकारी संस्था स्थिरिकरण कोषमा छुट्टाइएको छ। यस आ.व. २०७५/०७६ का लागि निम्न अनुसारको नाफा बाँडफाँड गरिएको छ।

विवरण	प्रतिशत	यस वर्षको (रु)
बिनियोजन बमोजिम खुद नाफाको वितरण	.	
कर पछाडिको नाफा	.	१२,२०६,९७८
साधारण जगेडा कोष	२५%	३,०५१,७४५
बांकी नाफा	.	९,१५५,२३४
संरक्षित पुंजी फिर्ता कोष	२५%	२,२८८,८०८
सहकारी प्रबद्धन कोष	०.५%	४५,७७६
बांकी नाफा	.	६,८२०,६४९
अन्य कोषहरु		
शेयर लाभांश कोष	७०%	४,७७४,४५४
सहकारी शिक्षा तथा तालिम कोष	५%	३४१,०३२
घाटा पूर्ती कोष	५%	३४१,०३२
संस्था विकास कोष	५%	३४१,०३२
डुवन्त ऋण कोष	५%	३४१,०३२
सामुदायिक विकास कोष	५%	३४१,०३२
सहकारी संस्था स्थिरिकरण कोष	५%	३४१,०३२

१६. गत वर्षको अंकहरु

गत वर्षको अंकहरु तुलनात्मक प्रयोजनको निम्न आवश्यकता अनुसार वर्गीकरण तथा पुन वर्गीकरण गर्ने गरिएको छ।

आय

विवरण	रकम रु.	आयकर अनुसार आमदानी नमानिने रकम रु.	आयकर ऐन बमोजिम पाइने रकम रु.
कर्जा वापत व्याज आमदानी	७७,०९८,८०१४५	(७७,०९८,८०१४५
वैकवाट प्राप्त व्याज आमदानी	१२,४९८,६६१९२	(१२,४९८,६६१९२
सेवा शुल्क	३,००६,०८५०६	(३,००६,०८५०६
अन्य आमदानी	५९६,८४७२३	(५९६,८४७२३
भाडा आमदानी	६८०,०००००	(६८०,०००००
लाभाश आमदानी	१,५२८०५	१,५२८०५	(
write back of bonus	७६१,५७५१७४	(७६१,५७५१७४
सिमेन्टी विकिवाट आमदानी	(((
सम्मानित नोक्सानी व्यवस्था वाट किना	(((
जम्मा	९४,५६३,५०२६५	१,५२८०५	९४,५६१,९७४६०



Y
/



	समूह क	समूह ख	समूह ग	समूह घ	समूह क्र
वपका शुर्का हास आधार	-	७५०,२८४१३	१,३४५,५३३६७	१,३४५,५३३६७	१,३४५,५३३६७
या वपका खारद	-	-	-	१,३४५,५३३६७	१,३४५,५३३६७
पत्त चित्का	३५,४८५००	-	-	-	३५,४८५००
माघ देख चैत्रसमका	-	-	-	-	-
वैशाख देख अपाह्यसमका	१३,०४६,२६२६३	१,१५७,१४८०३	-	-	१,१५७,१४८०३
अन्य	-	-	-	-	-
हासयोग्य सम्पत्तिका निसरावाट प्राप्त रकम	-	-	-	-	-
हास आधार	४,६४८,७५४१२१	१,१७,४८२२१	१,३४५,५३३१७	१,३४५,५३३१७	१,३४५,५३३१७
हासयोग्य सम्पत्तिका निसराको लाभ	-	-	-	-	-
अन्य	-	-	-	-	-
हास खच	-	-	-	-	-
सामान्य हास	२३२,४३७१७	२९२,८५०४५	२६९,१०१०६	१२,११४,२८०१०४	१२,११४,२८०१०४
थप हास	७७,४७९,१२४	१७,४६३१८	८,०३७६९	२६८,८४८१९,	२६८,८४८१९,
अन्य	-	-	-	-	-
जन्मा हास खच	३०९,९९६१९५	३१०,४९४१०८	३४८,८१०१९८	१,७५११७	१,०८३,१२३१३
वष्णुन्तसा वाकी हास आधार	४,३३८,८३७१२६	७८,१८८११६	१८,५०३१०१०	६,२०२,१५११०	६,२०२,१५११०
समाहिकरण भएका सम्पत्ति	-	-	-	-	-
समाहिकरण भएका सम्पत्तिका खारदका वाकी भाग	१,२९९,५०८१४२	७७,४३२०८	६४,०३३३३	१,१०,१३२,१७७	१,१०,१३२,१७७
समतको वाकी भाग	-	५६,२१७१५	-	५६,२१७१५	५६,२१७१५
अन्य	-	-	-	-	-
जन्मा	१३,६४६,३४५१६८	१,६०८,६३८१९३	१८८,७२७१९९	१५,०३८०१००	१५,०३८०१००
				१६,३९१०३	१६,३९१०३

	समूह क्र	समूह घ	समूह ग	समूह ख	समूह क
हासयोग्य सम्पत्तिको ममत खच	-	-	१३८,२२१७	३८,२८०१००	-
वपभरीको खच	-	-	-	-	१७६,५०१७५
हास आधारको उ प्रतिष्ठात	३२५,४७२७५९	८२,००३७५९	८४,१८८७६७	५,६५८७६७	५,६५८७६७
सीमा समका खच	-	-	३८,००३७५९	३८,२८०१००	-
अन्य ममत खच	-	-	-	-	-
दफा १६ अनुसार दाढी गरेको खचकही रकम	-	८२,००३७६७	३८,२८०१००	-	१२०,२८३१७६
वाकी हास आद्वारमा थोपएका	-	५६,२१७१५	-	-	५६,२१७१५



English Date	Nepali Date	Purchase	Block	Amount	Month	Adddition as per Income Tax
7/16/2019	2076/03/31	Microbanker Nepal Software	E	96,050.00	Ashad	32,016.67
7/16/2019	2076/03/31	Building	A	13,946,262.63	Ashad	4,648,754.21
6/17/2019	2076/03/02	Furniture Purchase	B	634,429.43	Ashad	211,476.48
12/12/2018	2075/08/26	Printer Purchase	B	26,555.00	Poush	26,555.00
8/22/2018	2075/05/06	Office Equipment	B	8,927.00	Poush	8,927.00
7/16/2019	2076/03/31	Office Equipment	B	189,120.60	Ashad	63,040.20
7/16/2019	2076/03/31	Air Condition	B	333,598.00	Ashad	111,199.33



खर्च

विवरण	रकम रु.	आयकर अनुसार खर्च नमानिने रकम रु.	आयकर ऐन बमोजिम कट्टी पाइने रकम रु.	कैफियत
व्याज खर्च	६५,५५२,७३०।५३	-	६५,५५२,७३०।५३	
प्रशासनिक खर्च	५,४८७,३८।३३	८२२,२५।१५७	४,६६२,१२।७६	
संचालन खर्च	२,८४३,३२८।१७	-	२,८४३,३२८।१७	
हास खर्च	१,३७०,३२१।१२	१,३७०,३२१।१२	-	
कर्मचारी बोनस कोप	१,५०९,६९।३।१६	-	१,५०९,६९।३।१६	
कर्जा जांखिम व्यवस्था	३,५३१,२३।४।१४	-	३,५३१,२३।४।१४	
सिमेन्टी खरिद	-	-	-	
जम्मा	८०,८८६,६८।४।४५	२,१९२,५८।०।६९	७८,०९४,१०।७६	

प्रशासनिक खर्च

यस वर्षको (रु)

तलब तथा भत्ता खर्च	२,५९०,५८।३३	-	२,५९०,५८।३३	
संचय कोप	८५६,६८।०।००	-	८५६,६८।०।००	
लगा खर्च	-	-	-	
दण्डी खर्च	२१३,९०।००	-	२१३,९०।००	
विद्या खर्च	११,१५।१००	११,१५।१००	-	
अतिथि सत्कार खर्च	१२१,८५।२००	-	१२१,८५।२००	
यातायात खर्च	७१,५९।१००	-	७१,५९।१००	
टेलिफोन र फ्याक्स	७८,२२।४।२९	-	७८,२२।४।२९	
घर भाडा	५३,९०।००	-	५३,९०।००	
विमा खर्च	२६९,४६।०।१५	-	२६९,४६।०।१५	
दर्ता तथा निवारण	३२,६९।५।००	-	३२,६९।५।००	
बैंक कमिशन	५४,१६।७।७२	-	५४,१६।७।७२	
छपाई तथा मसलन्द	३०९,७२।१००	-	३०९,७२।१००	
विज्ञापन खर्च	१०,०३।१००			
पत्रपत्रिका खर्च	१,५४।७।९५	-	१,५४।७।९५	
कानूनी खर्च	६,००।००	६,००।००		
मर्मत तथा संभार खर्च	१७६,५०।१।७१	१७६,५०।१।७१	-	दफा १६ अनुसार दावी
विज्ञाली खर्च	१०३,५६।७००	-	१०३,५६।७००	
इन्वेन्टरी खर्च	७३,०२।१००	-	७३,०२।१००	
अन्य खर्च	२४१,८८।६।५०	१५६,०९।९।००	२४१,८८।६।५०	
सफ्टवेयर मेन्टेनेस	४८,८९।६००	-	४८,८९।६००	
पारी खर्च	१०,००।००	-	१०,००।००	
सामाजिक कार्य खर्च	२६,८०।००	२६,८०।००	-	दफा १२ अनुसार दावी नगरीएको
संचालक समिति तथा अन्य समिति खाजा खर्च	-	-	-	
क्यालेण्डर खर्च	८८,१४।००	-	८८,१४।००	
पंजा खर्च	१५३,१४।५।००	१५३,१४।५।००	-	दफा १३ अनुसार दावी नगरीएको
लेखापरीषण शूलक	३३,९०।००	-	३३,९०।००	
लेखापरीषण खाजा खर्च	१०,९५।००	-	१०,९५।००	
सर सफाई खर्च	८६,२६।७००	-	८६,२६।७००	
नोटिस खर्च	३,२५।४।४०	-	३,२५।४।४०	
मन्पती कर	१३४,९०।१।४२	७३,७५।१।००		
शकास्पद कर्जाको लागी व्यवस्था	१३४,००।३।८६	१३४,००।३।८६	-	दफा २४ र २५ अनुसार दावी नगरीएको
जम्मा	५,४८७,३८।३३	८२२,२५।१५७	४,७५।४,००।१।३४	

संचालन खर्च

यस वर्षको (रु)

माध्यारण सभा खर्च	१,६४८,३२८।१७	-	१,६४८,३२८।१७	
संचालक समिति भत्ता खर्च	४००,५०।००	-	४००,५०।००	
संचालन खर्च सदस्य प्रबद्धन खर्च	७९,४,५०।००	-	७९,४,५०।००	
जम्मा	२,८४३,३२८।१७		२,८४३,३२८।१७	




Calculation of Allowable Loan Loss Provision

Particulars	Amount in NRs.
Total Loan as per Balance Sheet	466,266,459.70
Maximum LLP allowed (5% of loan)	23,313,322.99
Provision Claimed upto Previous Year	9,010,573.69
Total Allowable loan loss Provision	14,302,749.30
Total Loan loss provision	12,541,807.82
Loan Loss Provision upto previous year	9,010,573.69
Provision written back	-
Actual Provision for the Year	3,531,234.13
Allowable expenses as per Income Tax	3,531,234.13



[Handwritten signature]




Reconciliation of Accounting Profit and Taxable Profit

Particulars	Amount NRs.	Amount NRs.
Profit before tax of 2075.76 as per books of accounts		13,515,238.46
Add:		2,954,156.43
Depreciation as per books of accounts	1,370,321.12	
Bad debt written off	134,003.86	
Repair and maintenance expense disallowed according to section 16	176,501.71	
Provision for Leave Encashment	91,951.00	
Disallowed Expense	419,803.00	
Bonus write back	761,575.74	
Less:		1,204,934.93
Depreciation as per section 19 of Income Tax Act, 2058	1,083,123.13	
Repair and maintenance expense allowable according to section 16	120,283.76	
Provision write off	-	
Dividend	1,528.05	
Profit before tax of 2075.76 as per Income Tax Act, 2058		15,264,459.95
Taxation @ 10%		1,526,446.00
Fines and Penalties under Income Tax Act, 2058		
Total provision for tax		1,526,446.00




Particulars	Tax to be paid	Deposited Amount	Receivable/ (Payable)
Tax on Deposit Interest (TDS)	3,680,249.25	3,222,982.15	(457,267)
Income Tax Payable	2,516,319.90	2,516,319.90	-
Tax on Rent	9,390.00	5,390.00	(4,000)
Tax on Consultancy Fee	201,704.67	200,091.27	(1,613)
Tax on Staff Salary	17,684.66	16,269.85	(1,415)
Tax on Board Meeting Allowance	161,250.00	138,750.00	(22,500)
Tax On Audit Fee	975.00	525.00	(450)
Social Security Tax	38,881.15	35,415.94	(3,465)



6

ऋद्धि सिद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

काठमांडौ

आ.ब २०७५।७६ को करलेखापरीक्षण टिप्पणीहरु :

टिप्पणी १ आय व्यय हिसाबको खूद आय र कर योग्य आयको हिसाब मिलान बिवरण

अनूसूची ३

(Reconciliation Of Net Profit & Taxable Profit)

आय व्यय हिसाब अनूसारको खूद वचत रु.	१३,५१५,२३८।४६
------------------------------------	---------------

जोड़ :

आय व्यय हिसाबमा लेखिएको तर आयकर ऐन अनूसार कट्टी गर्ने नपाउने

खर्च :

१. ह्रास कट्टी	१,३७०,३२१।१२
२. मर्मत सम्भार	१७६,५०१।७१
३. शंकास्पद कर्जाको लागी व्यवस्था	१३४,००३।८६
४. पूजा खर्च	१५३,१४५
५. कानूनी खर्च	६,०००
६. अन्य खर्च	१५६,०९९
७. सामाजिक कार्य खर्च	२६,८००
८. कर्मचारी बिदा तथा उपदान व्यवस्था	९९,९५१
९. सम्पत्ति कर	७७,७५९
१०. बोनस	७६१,५७६
जम्मा	२,९५४,९५६।६९

घटाऊँ:

आयकर ऐन अनूसार कट्टी गर्ने पाउने खर्च

११. दफा १९ बमोजिम ह्रास खर्च	१,०८३,१२३।१३
१२. दफा १६ बमोजिम मर्मत सम्भार खर्च	१२०,२८।३७६
१३. दफा १२ बमोजिम चन्दा खर्च	()
१४. लाभाशं	१,५२८।०५
जम्मा	१,२०४,९३४।९३
आय कर ऐन २०५८ अनूसार आय व्यय हिसाबको खूद वचत रु.	१५,२६४,४६०।२१



स्थिर सम्पत्तिमा हास कट्टी आयकर ऐन २०५८ को दफा १९ मा व्यवस्था भए बमोजिम निर्दिष्ट गरेको घटदो दर प्रणाली अनुसार हिसाब गरिएको छ । त्यस्तै चालू आर्थिक वर्षमा खरीद भएका स्थिर सम्पत्तिहरूको हकमा आयकर ऐन २०५८ ले निर्दिष्ट गरे अनुसार हास कट्टी गरिएको छ । जस अनुसार पौष मसान्तसम्ममा खरीद गरेको सम्पत्तिमा शत प्रतिशत, माघ देखि चैत्र मसान्त सम्म खरीद गरेको सम्पत्तिमा दूई तिहाई र बैशाख देखि आषाढ मसान्तसम्म खरीद गरेको सम्पत्तिमा एक तिहाई मुल्य कायम गरी सोही अनुरूप हास कट्टी गरिएको छ । सो भन्दा बढी रकमलाई सम्बन्धित सम्पत्तिमा पुंजीकरण गरिएको छ । यसको विवरण अनुसुची १ मा दिइएको छ ।

टिप्पणी २ मर्मत तथा सूधार खर्च

आयकर ऐन २०५८ को दफा १६ मा व्यवस्था भए बमोजिम खर्चको रूपमा कट्टी गर्न पाउने मर्मत तथा सूधार खर्च, सम्पत्तिको यस आ. व. को हास आधार रकम अनुसार ७ प्रतिशत ले हिसाब गरी छूट हुने रकमलाई कर प्रयोजनको लागि राखि हिसाब गरिएको छ । यसको विवरण अनुसुची २ मा दिइएको छ ।

टिप्पणी ३ हिसाब मिलान विवरण

आय निर्धारण गर्दा आयकर ऐन २०५८ बमोजिम दावी गर्न पाईने खर्चहरू र दावी गर्न नपाईने खर्चहरू संलग्न गरी कम्पनीको आय व्यय हिसाबको खूद आय र करयोग्य आयको हिसाब मिलान विवरण अनुसुची ३ मा दिइएको छ ।

टिप्पणी ४ बोनस खर्च

कम्पनीको आयकर निर्धारण गर्दा कर्मचारी बोनस व्यवस्था अन्तर्गत नाफा अगाडिको रकममा १० प्रतिशत का दरले रु.१,५०९,६९३ बोनस हिसाब गरी लेखांकन गरिएको छ ।

टिप्पणी ५ कर दाखिला रकम

जम्मा कर दायित्व	१,५२६,४४६
कर दाखिला भएको	१,८५९,३८९.३७
बढि कर दाखिला	३३२,९४३.३७



टिप्पणी ६ कर्जा नोकसानी व्यवस्था

विवरण	रकम
कूल कर्जा रु.	४६६,२६६,४५९।७०
आयकर अनुसार छूट पाउने (कूल कर्जाको ५ प्रतिशतले हुने रकम)	२३,३१३,३२२।९९
अधिल्लो बर्षको सम्मको व्यवस्था	९,०९०,५७३।६९
कूल स्वीकृत कर्जा नोकसानी व्यवस्था	१४,३०२,७४९।३०
कूल कर्जा नोकसानी व्यवस्था	१२,५४९,८०७।८२
अधिल्लो बर्षको सम्मको व्यवस्था	९,०९०,५७३।६९
यस बर्षको वास्तविक कर्जा नोकसानी व्यवस्था	३,५३१,२३४।१३
आयकर अनुसार यस बर्ष छूट पाउने	३,५३१,२३४।१३

टिप्पणी ७ लगानीबाट आमदानी

लगानीबाट प्राप्त लाभांश आमदानीमा अन्तिमरूपमा कर कट्टी गरे पश्चात प्राप्त रु.१,५२८।०५ लाई करयोग्य आमदानीमा समावेश गरिएको छैन ।




सिए. ज्ञानेन्द्र बहादुर **भारी**
साझेदार
बि.आर.एस.न्यौपाने एण्ड कम्पनी
स्थायी लेखा नं.: ५०००३०८८